


मधेश प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई
कार्यान्वयन गर्न बनेको विधेयक



प्रदेश सभा, मधेश प्रदेश
जनकपुरधाम ।

मधेश प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रमाणीकरण मिति

.....

सम्बत् २०८० सालको ऐन नम्बर.....

प्रस्तावना: मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१

को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर लगाउने तथा राजस्व संकलन र राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले,

मधेश प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “आर्थिक ऐन, २०८०” रहेको छ ।

(२) यो ऐन आर्थिक वर्ष २०८०/०८१

(२०८० साल साउन १ गते देखि २०८१ असार मसान्त) सम्म मधेश प्रदेशभर लागु रहनेछ ।

२. **घर जग्गा लगायतको रजिष्ट्रेशन शुल्क:** (१) प्रदेश भित्र घर, जग्गा र घरजग्गा लगायतको रजिष्ट्रेशन गर्दा अनुसूची-१ बमोजिम घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा

शुल्क, रोक्का दस्तुर लगायतका कर लगाइने र असूल
उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको घर जग्गा
तथा अन्य रजिष्ट्रेशन शुल्क रजिष्ट्रेशन गर्दाका बखत
सम्बन्धित स्थानीय तहले संकलन गर्नु पर्नेछ ।

(३) स्थानीय तहको साधन, श्रोत, प्रविधि,
जनशक्ति तथा कार्यालय व्यवस्थापन नभएसम्म नेपाल
सरकारले तोकेको कार्यालयले यस ऐनले निर्धारण गरे
बमोजिमको दर अनुसारको घर जग्गा रजिष्ट्रेशन शुल्क
उठाई चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोष र साठी
प्रतिशत रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा मासिक
रूपमा जम्मा गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको राजस्व
बाँडफाँडको विवरण प्रत्येक महिना समाप्त भएको मितिले
पच्चीस दिनभित्र सम्बन्धित स्थानीय तह र प्रदेश

सरकारको राजस्व सम्बन्धी विषय हेर्ने मन्त्रालयमा पठाउनु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम सेवा शुल्क तथा रोक्का दस्तुर उठाई प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।

(६) उपदफा (२) र (३) बमोजिमको निकायले घर, जग्गा, घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर लगायतका शुल्क तथा दस्तुरहरु संकलन गर्ने प्रयोजनका लागि प्रदेश सरकारले एकिकृत सफ्टवेयर (विद्युतीय प्रणाली) निर्माण गरेमा सोही प्रणालीमा शुल्क र दस्तुर उठाउने तथा बाँडफाँड गर्नु पर्नेछ ।

३. सवारी साधन कर: (१) अनुसूची-२ बमोजिम सवारी साधन कर, सवारी साधन दर्ता प्रमाण पत्र, सवारी साधन दर्ता प्रमाणपत्र नविकरण दस्तुर, सवारीको अस्थायी दर्ता दस्तुर, सवारी जाँचपास प्रमाणपत्र दस्तुर, विदेशमा दर्ता

भएका सवारी चलाउने अनुमती पत्र दस्तुर, विदेशी चालकलाई सवारी चलाउन दिइने अनुमतीपत्र दस्तुर, सवारीको नामसारी तथा सनाखत दस्तुर, यातयात सेवाको नाम पञ्जिकरण दस्तुर, यातायात प्रशिक्षण केन्द्र दर्ता तथा नविकरण दस्तुर, कारखाना तथा वर्कशप, शोरुम तथा रि-कन्डिसन हाउस सञ्चालन अनुमती तथा नविकरण दस्तुर, विदेशमा दर्ता भएका (माल बाहक सवारी बाहेकका) सवारी साधन मधेश प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो रुट इजाजत दस्तुर, सवारी चालक आवेदन दस्तुर, सवारी चालक अनुमतिपत्र दस्तुर, सवारी चालक अनुमतिपत्र नविकरण दस्तुर, पुनःप्रयोगात्मक परीक्षा दस्तुर, लिखित तथा प्रयोगात्मक परीक्षाको पुनर्योग दस्तुर, यातयात सेवा सञ्चालन गर्ने अनुमतीपत्रको नविकरण दस्तुर, बाटो इजाजत पत्र दस्तुर तथा आवेदन दस्तुर, सवारी साधन नविकरण

तथा दर्ता दस्तुर, बाटो इजाजत पत्र दस्तुर र अन्य दस्तुर लगाइने तथा असूल उपर गरिनेछ ।

(२) मधेश प्रदेश सरकारले उपदफा (१) बमोजिमको सवारी साधन कर अनुसूचि-२ को सि.नं. १ अनुसारको कर संकलन गरी प्रदेश बिभाज्य कोषमा जम्मा गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जम्मा भएको रकम मध्ये साठी प्रतिशत रकम प्रदेश सञ्चित कोष र चालिस प्रतिशत रकम स्थानीय तहलाई बाँडफाँट गरिनेछ ।

(४) उपदफा (१) बमोजिम कार्यालयबाट संकलित सवारी साधन कर वाहेक सवारी चालक अनुमति पत्र आवेदन तथा नविकरण दस्तुर, सवारी साधन दर्ता तथा नविकरण दस्तुर, बाटो इजाजत पत्र आवेदन तथा नविकरण दस्तुर जस्ता अन्य दर्ता तथा

नविकरण दस्तुर अनुसूची-२ को सि.नं. २ बमोजिम संकलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सवारी साधन” भन्नाले यान्त्रिक तथा विद्युतीय शक्तिबाट चल्ने स्थलगामी सवारी साधनहरू जस्तै: मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, पावर टिलर, ट्याक्टर, मिनि बस, मिनी ट्रक, ट्रक, बस, लहरी, ट्याँकर तथा अन्य हेभी ईकुप्मेन्ट आदिलाई सम्झनु पर्छ ।

(५) उपदफा (१) बमोजिम सवारी साधन कर लगाउदा सवारी साधनको प्रकृति र क्षमताका आधारमा समान प्रकृतिका सवारी साधनलाई समान दर कायम हुने गरी लगाइनेछ ।

(६) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय तहमा साधन, स्रोत, प्रविधि तथा जनशक्ति व्यवस्थापन नभएसम्म श्री-हीलर सवारी

साधन (टेम्पो, टागाँ, अटोरिक्सा, ई-रिक्सा जस्ता) मा प्रदेश सरकारले यस ऐन बमोजिम कर लगाउने र उठाउनेछ । यसरी सङ्कलित कर उपदफा (२) बमोजिम दाखिला गरि प्रदेश र स्थानीय तह बीच उपदफा (३) बमोजिम बाँडफाँड गरिनेछ ।

४. मनोरञ्जन कर:(१) मनोरञ्जन स्थलमा प्रवेश गरे वापत अनुसूची-३ बमोजिम मनोरञ्जन कर लगाइने र असूल उपर गरिनेछ ।

स्पष्टीकरण: (क) यस दफाको प्रयोजनको लागि

“मनोरञ्जन” भन्नाले शुल्क लिई व्यक्तिहरूलाई प्रवेश गराइने चलचित्र घर, नाचघर, साँस्कृतिक प्रदर्शन हल, नाटक घर, बाल उद्यान, दोहरी साँझ, डान्सबार, फुट्सल, जुम्बा, नाइट क्लब, क्यासिनो, मसाज एण्ड स्पा, जिपलाइन, बन्जिजम्प, स्वमीङ्ग पुल,

स्काई साइकलिङ्ग, मेला, महोत्सव, अपेरा, थिएटर, सर्कस, चटक, खेलकुद, प्रदर्शनी, कन्सर्ट, फनपार्क, पार्क, संग्राहालय, पर्यटकीय स्थल, वाटर गार्डेन, उद्यान र अरु प्रकारका मनोरञ्जन समेतलाई जनाउँछ ।

(ख) “प्रवेश” भन्नाले मनोरञ्जनको निमित्त दर्शकको रूपमा प्रवेश गर्ने कार्यलाई जनाउँछ ।

(२) उपदफा (१) बमोजिमको मनोरञ्जन करको प्रशासन स्थानीय तहले गर्नेछ। उक्त रकम स्थानीय तहको विभाज्य कोषमा जम्मा गर्नु पर्नेछ।

(३) अनुसूचि-३ बमोजिम बुझाउनुपर्ने मनोरन्जन कर महिना समाप्त भएको मितिले पच्चिस दिनभित्र सम्बन्धित स्थानीय तहमा दाखिला गर्नु पर्नेछ ।

(४) उपदफा (३) को अवधिभिन्न मनोरन्जन कर नबुझाउने करदातालाई सम्बन्धित स्थानीय तहले सो अवधि नाघेको मितिले तीन महिनासम्मको लागि दश प्रतिशत र सो अवधिभिन्न पनि दाखिला नगरेमा बुझाउनुपर्ने कर रकमको वार्षिक पन्ध्र प्रतिशतका दरले व्याज समेत लगाइ त्यस्तो रकम असुल उपर गर्नु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम संकलित करको साठी प्रतिशत रकम प्रदेश सञ्चित कोषमा र चालीस प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि स्थानीय तहको साधन, स्रोत, प्रविधि र जनशक्ति व्यवस्थापन नभए सम्म प्रदेश सरकारले यस दफा बमोजिमको कर लगाउन र उठाउन सक्नेछ ।

(७) उपदफा (६) बमोजिमको रकम प्रदेश विभाज्य कोषमा जम्मा गर्ने पर्नेछ। उक्त रकम मध्ये प्रदेश सरकारलाई ६० प्रतिशत र स्थानीय तहलाई ४० प्रतिशत बाँडफाँड गर्नु पर्नेछ ।

५. बिज्ञापन कर:(१) प्रदेशभित्र राखिने होर्डिङ बोर्ड, साईन बोर्ड, ब्यानर, ट्राईभिजन बोर्ड, ग्लो बोर्ड, डिजिटल बोर्ड, स्टल, धातुको फ्रेम वा कुनै स्थानमा लगाउने, लेखे वा विद्युतीय तरंग प्रयोग गरी प्रचार सामग्रीमा गरिएको विज्ञापनमा विज्ञापन कर लगाइने र असुल उपर गरिने छ ।

तर नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले सरकारी कामकाज तथा सार्वजनिक हितको लागि उपदफा (१) बमोजिमको विज्ञापन सामग्री प्रयोग गरेमा कर लाग्ने छैन।

(२) उपदफा (१) अनुसारको विज्ञापन
करको दर लगाउने र उठाउने सम्बन्धि करको प्रशासन
स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) यस दफा बमोजिम बुझाउनुपर्ने विज्ञापन
कर महिना समाप्त भएको मितिले पच्चिस दिनभित्र
सम्बन्धित स्थानीय तहमा दाखिला गर्नु पर्नेछ । उक्त
रकम स्थानीय विभाज्य कोषमा दाखिला गर्नु पर्नेछ ।

(४) उपदफा (३) को अवधिभित्र विज्ञापन
कर नबुझाउने करदातालाई सम्बन्धित स्थानीय तहले
सो अवधि नाघेको मितिले तीन महिनासम्मको लागि दश
प्रतिशत र सो अवधिभित्र पनि दाखिला नगरेमा
बुझाउनुपर्ने कर रकमको वार्षिक पन्ध्र प्रतिशतका दरले
ब्याज समेत लगाइ त्यस्तो रकम असुल उपर गर्नु
पर्नेछ ।

(५) उपदफा (१) बमोजिम संकलित करको
साठी प्रतिशत रकम स्थानीय सञ्चित कोषमा र चालीस

प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ । तर स्थानीय तहले कर संकलन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न नसकेमा त्यसको व्यवस्थापन प्रदेश सरकारलाई गर्न बाधा पर्ने छैन ।

६. पर्यटन शुल्क: (१) अनुसूची-४ मा उल्लेख भए बमोजिम पर्यटन शुल्क लगाइने र असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको पर्यटन शुल्कको प्रशासन प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।

७. कृषि आयमा कर: (१) कृषकले स्वघोषणा गरी आफ्नो कृषि आय प्रस्तुत गर्ने कृषकहरूको लागि कृषि आयमा कर लगाइने र असुल उपर गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको कृषि आयमा लाग्ने करको दर तथा सीमा अनुसूची-५ बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कर प्रशासन प्रदेश सरकारबाट हुनेछ ।

(४) उपदफा (२) बमोजिमको कृषि आयमा लाग्ने कर कृषि क्षेत्र हेर्ने मन्त्रालयले आफ्नो अन्तर्गतको तोकेको कार्यालयले संकलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

८. ढुंगा, गिट्टी, बालुवा, माटो, दहत्तर बहत्तर शुल्क: (१)

प्रदेश भित्र ढुङ्गा, गिट्टी, बलुवा, माटो, खोलाले बगाई ल्याएको काठ, दाउरा लगायतका दहत्तर बहत्तरको संकलनमा अनुसूची-६ बमोजिम शुल्क लगाइने र असुल उपर गरिनेछ । स्थानीय तहले प्रचलित कानूनमा तोकिएको दरमा नघट्ने गरी विक्री मूल्य तोक्न सक्नेछ ।

(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नदीजन्य पदार्थ प्रशोधन गरि ढुङ्गा, गिट्टी, बालुवा, धुलो, ग्राभेल उत्पादन गर्ने उद्योगमा

अनुसूची-७ बमोजिम शुल्क लगाइने र असुल उपर गरिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको कार्यको नियमन गर्दा प्रचलित कानूनको उल्लंघन गरेको पाइएमा अनुसूची-८ बमोजिमको जरिवाना लगाउने र असुल उपर गरिनेछ ।

(४) उपदफा (१) र (३) बमोजिमको शुल्क र जरिवाना सम्बन्धित स्थानीय तहले संकलन गरी स्थानीय विभाज्य कोषमा दाखिला गर्नु पर्नेछ ।

(५) उपदफा (२) बमोजिमको शुल्क सम्बन्धित उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालयले संकलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

(६) उपदफा (४) बमोजिम संकलित रकम सम्बन्धित स्थानीय तहले संकलित शुल्कको साठी

प्रतिशत रकम स्थानीय सञ्चित कोषमा र चालीस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

(द) नदीजन्य पदार्थ प्रशोधन उद्योग प्रचलित मापदण्ड विपरीत सञ्चालन भएको भए यो ऐन प्रारम्भ भएको छ महिनाभित्र औद्योगिक क्षेत्र, स्थानीय उद्योग ग्राम वा प्रचलित कानून र मापदण्ड बमोजिमको क्षेत्रमा उद्योग स्थानान्तरण वा ठाउँसारी गरेमा तोकिए बमोजिमको प्रमाण पेस भएका आधारमा देहाय बमोजिम छुट सहूलियत प्रदान गरिनेछ ।

(क) मापदण्ड विपरीत कृषिङ्ग वासिङ्ग उद्योग सञ्चालन गर्दा हुने जम्मा वार्षिक जरिवानामा नब्बे प्रतिशत छुट,

(ख) नदीजन्य पदार्थ प्रशोधन उद्योग दर्ता शुल्कमा पचास प्रतिशत छुट,

(ग) नदीजन्य पदार्थ प्रशोधन उद्योगको
जम्मा नवीकरण शुल्कमा पचहत्तर
प्रतिशत छुट ।

(९) खानीजन्य बस्तुहरुको उपयोग गरी
सिमेन्ट उत्पादन गरी बिक्रि वितरण गर्ने उद्योगबाट
उत्पादित सिमेन्टको बिक्रिमा प्रति बोरा रु. १ (एक)
का दरले वातावरण प्रदुषण शुल्क लगाइनेछ र उक्त
शुल्क सम्बन्धीत उद्योगले मासिक रुपमा महिना समाप्त
भएको मितिले २५ गतेभित्र मधेश प्रदेश सरकारले
निर्धारण गरेको प्रदेश सञ्चित कोषमा विवरण सहित
दाखिला गर्नु पर्नेछ ।

(१०) उपदफा (८) को अवधिभित्र उक्त
शुल्क नबुझाउने करदातालाई प्रदेश सरकारले सो अवधि
नाघेको मितिले तीन महिनासम्मको लागि दश प्रतिशत र
सो अवधिभित्र पनि दाखिला नगरेमा बुझाउनुपर्ने कर

रकमको वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज समेत लगाइ त्यस्तो रकम असुल उपर गर्नु पर्नेछ ।

(११) उपदफा (८) बमोजिमको शुल्कको प्रशासन मधेश प्रदेश लेखा नियन्त्रक कार्यालय वा मधेश प्रदेश लेखा ईकाई कार्यालयले गर्नेछ ।

९. वन पैदावार: प्रदेश वन ऐन, २०७७ तथा नियमावली बमोजिम काष्ठ पैदावार, गैर काष्ठ वन पैदावार वा चट्टान, माटो, नदिजन्य र खनिजजन्य पदार्थको उपयोग बापत लगाइने सेवा शुल्क तथा अन्य दस्तुर लगाउने र असुलउपर गर्ने सम्बन्धी व्यवस्था सोही ऐन तथा नियमावली बमोजिम हुनेछ ।

१०. अन्य राजस्व: (१) मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयहरु मातहत रहेका कार्यालयहरुको कार्य प्रकृति अनुसार वस्तु तथा सेवा प्रवाहको माध्यमबाट संकलन हुने सेवा शुल्क, दर्ता / नविकरण शुल्क, विक्रि मूल्य वा अन्य प्रकारको दस्तुर आदि मधेश प्रदेश कानून

निर्माण नभइसकेको अवस्थामा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम संकलन गर्नु पर्नेछ ।

(२) शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सञ्चालित अनुमति तथा नविकरण शुल्क अनुसूची-९ बमोजिम लगाइने र असुल उपर गरिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिम संकलन भएको कर तथा गैर कर राजस्व रकम राजस्व व्यवस्थापन प्रणाली मार्फत मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरी सोको विवरण प्रदेश लेखा नियन्त्रक कार्यालय, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।

११. दण्ड जरिवाना: (१) कुनै ब्यक्ति, संस्था वा निकायले प्रदेश कानूनको उल्लङ्घन गरेको पाईएमा मधेश प्रदेश सरकारले दण्ड तथा जरिवाना गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको दण्ड जरिवानाको दर तथा हदम्याद प्रचलित कानून बमोजिम हुनेछ ।

(३) यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्राफिक प्रहरीले उठाउने दण्ड जरिवाना बापतको रकम नियमित रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।

१२. दर घटाउन, बढाउन वा छुट दिन सकिने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मधेश प्रदेश सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य कानून बमोजिम लगाइएका शुल्क र करको दर घटाउन, बढाउन वा त्यस्तो शुल्क र कर आंशिक वा पूर्णरूपमा छुट दिन सक्नेछ। त्यस्तो दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना मधेश प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरूपमा छुट दिएको सुविधाको विवरण प्रत्येक वर्ष अर्थ मन्त्रालयले प्रदेश सभामा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम दिएको पूर्ण वा आंशिक कर छुट सुविधाको कसैले दुरुपयोग गरेमा त्यसरी छुट दिइएको शुल्क र कर रकम असुल उपर गरी सो रकम बराबर जरिवाना गरिनेछ ।

१३. प्रदेश सरकारले तोके बमोजिम हुने: यस ऐनमा उल्लेख नभएका तर प्रदेश सरकार अन्तर्गतका निकायबाट प्रदान गरिने सेवा वापत लिइने शुल्क तथा दस्तुर लगायतका विषयमा मधेश प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी तोके बमोजिम हुनेछ ।

१४. सवारी साधन कर छुट सम्बन्धी विशेष व्यवस्था: (१) मधेश प्रदेशभित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता

भएका सवारी साधनको नविकरण नगराएका सवारी धनीले सम्बत् २०८० साल चैत्र मसान्तभित्र सवारी साधन कर एकमुष्ट बुझाएमा सो अवधिको शत प्रतिशत जरिवाना छुट हुनेछ ।

(२) उपदफा (१) बमोजिम कर तिरेमा दर्ता खारेज भइसकेका सवारी साधनको पुनः दर्ता गर्नु पर्नेछ ।

(३) पाँच वर्षसम्म सवारी साधन नविकरण नगरई दर्ता खारेज भएको सवारी साधनलाई उपदफा (१) बमोजिमको म्यादभित्र सवारी कर नतिरेमा त्यस्ता सवारी साधनको दर्ता स्थायी रूपमा खारेज हुनेछ ।

१४. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने: (१) यस ऐन कार्यान्वयन गर्न मधेश प्रदेश सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यविधि तथा मापदण्ड मधेश प्रदेश राजपत्रमा प्रकाशन गरिनेछ ।

१५. प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने:

प्रचलित कर सम्बन्धी कानून तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपदको कारणले कानूनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा अर्थ मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न प्रक्रिया सरलीकरण गर्न वा कुनै निर्देशन दिन वा परिपत्र जारी गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ ।

१६. राजस्व प्रशासनको व्यवस्थापन: (१) राजस्व प्रशासनको

सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयले आवश्यक संरचना, स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्न सक्नेछ ।

(२) राजस्व प्रशासन सम्बन्धी अन्य व्यवस्था
अर्थ मन्त्रालयले तोके बमोजिम हुनेछ ।

अनुसूची-१

(दफा २ को उपदफा (१) सँग सम्बन्धित)

(१) घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्कः

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१.	राजिनामा, सट्टापट्टा र सगोलनामाको लिखत				
	(क) राजिनामा, सट्टापट्टा, र सगोलनामाको लिखतको थैली अंकमा	५%	५.५%	४%	२.५%

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ख) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन आवास इकाई को लिखतको थैली अंकमा	१%	१%	२%	१%

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ग) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन सहितको घरजग्गाको लिखतको थैली अङ्कमा	२%	२% २%	२%	२% २%
२.	छोडपत्र: दर्ताफारी (संयुक्त दर्तावाला बीचको) लिखतको थैली अङ्कमा				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(क) तीन पुस्ताभित्रको	०.०० २५	०.०० २५	०.०० २५	०.०० १
	(ख) तीन पुस्ता बाहिरको	०.०० २५	०.०० २५	०.०० २५	०.०० २५
३.	<u>हालैदेखिको बक्सपत्रको लिखत</u> हालैदेखिको बक्सपत्रको लिखतको थैली अंकमा (क) बाजे, बज्यै, आमा, बाबु, पति, पत्नी, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, बहिनी, छोरा, छोराबुहारी, छोरी, छोरीज्वाईं, सासू, सासू-ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनीबुहारी, काका, काकी, मामा, माइज्यू, भाज्जा, भाज्जी, ठूलो-बुवा,				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	ठूली आमा (बाबु तर्फका) आमाजु, नन्द, सौता-सौता र एकै दाजु भाइको छोरा, छोरी, फूपू र भदा भदै बीच ।				
	(अ) रु. १ लाखसम्मको थैली अङ्कमा	१.५ ^{००}	१ ^{००}	१ ^{००}	०.५ ^{००}
	(आ) रु. १ लाखभन्दा माथि जतिसुकै थैली अङ्कमा	२.५ ^{००}	२ ^{००}	२ ^{००}	१ ^{००}

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ख) अन्य बकसपत्र र दानपत्रको थैली अङ्कमा	०० ०	०० ०	०० ०	०० ०
	<u>स्पष्टिकरण:</u> सरकारी विश्व विद्यालय, सरकारी क्याम्पस, कलेज, सामुदायिक विद्यालय, सामुदायिक अस्पताल, नेपाल सरकारका कार्यालय, मधेश प्रदेश सरकारका कार्यालय, स्थानीय तह तथा मधेश प्रदेश सरकारको नाममा प्राप्त हुने दानपत्रको लिखतमा कुनै दस्तुर लाग्ने छैन ।				
४.	अंशवण्डा तथा अंश भर्पाईको लिखत । अंशवण्डा तथा अंश भर्पाईको लिखतमा				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(क) रु. ३० लाखसम्मको थैली अङ्कमा	०. ^{००} ३०	०. ^{००} ३०	०. ^{००} ३०	०. ^{००} ३०
	(ख) रु. ३० लाख भन्दा बढी रु. २ करोडसम्मको थैली अङ्कमा	०. ^{००} ४०	०. ^{००} ३०	०. ^{००} ३०	०. ^{००} ३०
	(ग) रु. २ करोड भन्दा माथिको थैली अङ्कमा	०. ^{००} ४०	०. ^{००} ४०	०. ^{००} ४०	०. ^{००} ४०

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
५.	मानो छुट्टिएको र मानो जोडिएको लिखत				
	(क) मानो छुट्टिएको प्रति लिखत (रु.)	१२,०००/-	११,०००/-	१०,०००/-	५,०००/-
	(ख) मानो जोडिएको प्रति लिखत (रु.)	१५,०००/-	१२,०००/-	१०,०००/-	५,०००/-
६.	<u>शेषपछिको वकसपत्रको लिखत:</u> शेषपछिको वकसपत्र/ अष्टलोहको प्रतिलिखत				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(क) तीन पुस्ताभिन्नको (रु.)	९,०००/-	९,०००/-	९,०००/-	९,०००/-
	(ख) तीन पुस्ताबाहिरको (रु.)	१२,०००/-	१२,०००/-	१२,०००/-	१२,०००/-
७.	बन्धकीको लिखत दृष्टिबन्धकी, भोगबन्धकी, र लखबन्धकीको थैली अङ्कमा				
	(क) तीन पुस्ताभिन्न	१ ^{००}	१ ^{००}	१ ^{००}	१ ^{००}
	(ख) तीन पुस्ता बाहिर	१.५ ^{००}	१.५ ^{००}	१.५ ^{००}	१.५ ^{००}

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
८.	अधिकारनामा, मञ्जुरीनामा, अख्तियारनामा लिखत (रु.)	२०००/-	२०००/-	२०००/-	२०००/-
९.	कपाली तमसुक र करारनामाको लिखत_दाखिल खारेज नहुने कपाली तमसुक र करारनामाको थैली अङ्कमा	०/-	०/-	०/-	०/-

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१०	गुठी स्थापना लिखत (गुठी दर्ता वापत) (रु.)	१०,०००/-	१०,०००/-	१०,०००/-	५,०००/-
११	घर बहाल लिखत वापत पहिलो महिनाको बहाल रकमको	५%	५%	५%	५%
१२	फलोपभोग (युजु फ्रुक्टी) (रु.)	रु.१०००/-	रु.१०००/-	रु.१०००/-	रु.१०००/-
१३	शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा प्रति लिखत				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	क. शर्त संशोधन (रु.)	२००० - २	२००० - २	२००० - २	२००० - २
	ख. वकसपत्र रद्ध (रु.)	३००० - ३	३००० - ३	३००० - ३	३००० - ३
१४	अन्य लिखत				
	क. रकम खुलेकोमा	४%	३%	२%	१%
	ख. रकम नखुलेकोमा (रु.)	७००० - ७	६००० - ६	५००० - ५	३००० - ३
	बेजिल्ला वा बेइलाका पारितको राजस्व दस्तुर				

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१५	राजिनामा, सट्टाप ट्टा, सगोलनामा, छोडपत्र, दर्ताफारी, हालै को वकसपत्र, मानो जोडिएको छुट्टिएको, शेषपछिको वकसपत्र, अष्ट लोह, बन्धकी, तमसुक, करारनामा लिखत	सम्बन्धित अनुसूचीमा तोकिए बमोजिमकै दस्तुर जग्गा भएकै क्षेत्राधिकार को मालपोत कार्यालयको खातामा जम्मा भएको भौचर पेश गर्नुपर्ने ।	सम्बन्धित प्रदेश भित्रको भएमा थप तीन प्रतिशत जुन प्रदेशवाट वा कार्यालयवा ट पारीत हुने हो सोही कार्यालयमा जम्मा हुने ।	सम्बन्धित प्रदेश वाहिरको अन्य प्रदेशको भएमा थप पाँच प्रतिशत जुन प्रदेशवाट वा कार्यालयवाट पारीत हुने हो सोही कार्यालयमा जम्मा हुने ।	

सि नं.	लिखत प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको दस्तुर	उ.म.न. पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	अंशवण्डा तथा अंश भरपाइको लिखत, वेजिल्ला पारीत हुने तर थप दस्तुर नलाग्ने	तोकिए वमोजिमको दस्तुर लाग्ने ।	नलाग्ने ।		नलाग्ने ।

(२) सेवा शुल्क तथा अन्य दस्तुर:

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१	लिखत रजिष्ट्रेशनको लागि डोर माग गर्ने निवेदनमा डोर शुल्क/ दस्तुर (रु.)	१२,०००/-	१०,०००/-	७,०००/-	३०००/-
२.	<u>वित्तीय धितो</u> नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त बैंक, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक लिखतमा				
	(क) रु. १००,०००/- सम्मको (रु.) लिखतको थैली अङ्कमा	१,२००/-	१,२००/-	१,२००/-	१,२००/-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ख) रु. १००,०००।- भन्दा बढी रु. ५,००,०००।- सम्मको थैली अङ्कमा (रु.)	१,५००।-	१,५००।-	१,५००।-	१,५००।-
	(ग) रु. ५,००,०००।- भन्दा बढी रु.१०,००,०००।- सम्मको थैली अङ्कमा (रु.)	२,५००।-	२,५००।-	२,५००।-	२,५००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(घ) रु.१०,००,०००।- भन्दा बढी रु.२०,००,०००।- सम्मको थैली अङ्कमा (रु.)	३,५००।-	३,५००।-	३,५००।-	३,५००।-
	(ङ) रु.२०,००,०००।- भन्दा बढी रु.५०,००,०००।- सम्मको थैली अङ्कमा (रु.)	५,५००।-	५,५००।-	५,५००।-	५,५००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(च) रु.५०,००,०००।- भन्दा बढी रु. १,००,००,०००। सम्मको थैली अङ्कमा (रु.)	२२,०००।-	२२,०००।-	२२,०००।-	२२,०००।-
	(छ) रु १,००,००,०००।- भन्दा बढी रु.२,००,००,००० ।- सम्मको थैली अङ्कमा (रु.)	३३,०००।-	३३,०००।-	३३,०००।-	३३,०००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ज) रु २,००,००,०००।- भन्दा बढी रु.५,००,००,००० ।- सम्मको थैली अङ्कमा (रु.)	७०,०००।-	७०,०००।-	७०,०००।-	७०,०००।-
	(झ) रु.५,००,००,००० । बढी १,००,००,०००। - सम्मको थैली अङ्कमा (रु.)	१,१५,०००।-	१,१५,०००।-	१,१५,०००।-	१,१५,०००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ज) रु.१०,००,००,०० ०। भन्दा बढी १५,००,००,००० । सम्मको थैली अङ्कमा (रु.)	१,२५,०००।-	१,२५,०००।-	१,२५,०००।-	१,२५,०००।-
	(ट) रु. १५,००,००,००० । भन्दा बढी २०,००,००,००० । सम्मको थैली अङ्कमा (रु.)	१,५०,०००।-	१,५०,०००।	१,५०,०००।	१,५०,०००।

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ठ) रु. २०,००,००,००० । भन्दा माथि जति सुकै भएता पनि थैली अङ्कमा (रु.)	१ ००००० २०	१ ००००० २०	१ ००००० २०	१ ००००० २०
	(ड) <u>थप धितो सम्बन्धमा:</u> थप धितो पारित गर्दा थप हुने रकमलाई समेत जोडी हुन आउने दस्तुरमा पहिले तिरेको रकम घटाई बाँकी सेवा शुल्क लाग्नेछ ।				
३.	<u>लीज:</u> सरकारी जग्गा लिजमा उपलब्ध गराउने सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि तर्जुमा गरी स्थानीय तह र प्रदेशको आपसी सहमति अनुसारको दस्तुर लाग्नेछ ।				

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
४.	(क) जग्गाधनि दर्ता श्रेस्ताको प्रतिलिपिको लागि (टिकट बाहेक) प्रति पुर्जा (रु.)	१,५००।-	१,०००।-	१,०००।-	५००।-
	(ख) श्रेष्ठा उतार प्रतिलिपी (रु.)	१,५००।-	१,०००।-	१,०००।-	५००।-
	(ग) सक्कल श्रेष्ठाको कम्प्यूटिकृत प्रतिको प्रमाणित प्रतिलिपी (रु.)	१,५००।-	१,०००।-	१,०००।-	५००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
५.	<u>दाखिल खारेज</u> <u>शुल्क</u> (क) करार अनुसार लिखत पारित गर्न ठहर्‍याएको फैसला वा मिलापत्र अनुसारको दाखिल खारेज गर्दा	४००	४००	४००	४००

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ख) अड्डा अदालतबाट भएको फैसला / आदेश र अन्य मिलापत्र (अंश र अपुताली बाहेक) को दाखिल खारिज गर्दा	००	२५.००	२०	१०
	(ग) अड्डा अदालतबाट भएको फैसला / आदेश र अन्य मिलापत्र (अंश र अपुताली मात्र)	२०	१०	१०	१०

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(घ) बैंक वित्तिय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैंक तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाउमा दा.खा. गर्दाको थैली अङ्कमा	२००	२००	२००	२००

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ड) बैंक वित्तीय संघ वा सहकारी संस्थाबाट कर्जाप्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संघ वा सहकारी संस्थाले आफ्नो नाँउमा दाखिल खारेज गर्दा प्रति भिसिल (रु.)	७०००/-	७०००/-	५,०००/-	२,०००/-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(च) बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो लिलाममा बैंक वा संस्था आफैले सकार गरेपछि सम्बन्धित ऋणीलाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको थैली अङ्कमा	२.५ ^{००}	२ ^{००}	२ ^{००}	१ ^{००}

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(छ) भूमिसुधार तथा मालपोत कार्यालयबाट जग्गा बाँडफाँड भई दाखिला खारेज गर्दा प्रति मिसिल (रु.)	१००००/-	१००००/-	१००००/-	१००००/-
	(ज) अदालत वा न्यायिक निकायको फैसलाबमोजिम लिलाम बढावढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल (रु.)	२००००/-	२००००/-	१००००/-	२००००/-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(झ) शेषपछिको वकसपत्रको दाखिल खारेज	सबै क्षेत्रका लागि अंशबण्डा सरह			
	(अ) तीनपुस्ता भित्रको भए				
	(आ) तीनपुस्ता बाहिरको भए (थैली अंक) मा	अंशबण्डा भन्दा थप १.५% शुल्क लाग्ने।			
	(अ) तीनपुस्ता भित्रको भए				
६.	नामसारी (क) तीन पुस्ता भित्रको नामसारी गर्दा (रु.)	१,५००/-	१,२००/-	१,०००/-	५००/-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(ख) तीन पुस्ताभन्दा बाहिरको नामसारी गर्दा (रु.)	५०००/-	४०००/-	३५००/-	२०००/-
७.	हाल साविक पुनः नापजाँच पछिको श्रेस्ता हाल साविक तथा अद्यावधिक गर्दा प्रति मिसिल (रु.)	१,५००/-	१,०००/-	८००/-	५००/-
८.	घर कायम श्रेस्ता पूर्जामा घर जनाउने प्रति निवेदनमा (रु.)	४०००/-	३०००/-	२५००/-	१०००/-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
९.	संशोधन दस्तुर मालपोत ऐन २०३४ को दफा ७(३) अनुसारको विवरणमा संशोधन गर्नु पर्दा प्रति मिसिल (रु.)	₹ ०००	₹ ०००	₹ ०००	₹ ०००
	(क) लिखत रजिष्ट्रेशन भएकोमा (थैली अङ्क जतिसुकै भएपनि) नलाग्ने । (ख) लिखत रजिष्ट्रेशन नभएकोमा देहाय बमोजिम रोक्का दस्तुर लाग्ने ।				

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
१०.	रोक्का दस्तुर (अ) १ लाख सम्मको ऋण अङ्कमा (रु.)	५००।-	४००।-	३००।-	२००।-
	(आ) १ लाख भन्दावढी ५ लाख सम्म (रु.)	८००।-	७००।-	५००।-	३००।-
	(इ) ५ लाख भन्दा बढि १० लाख सम्म ऋण अंकमा (रु.)	१०००।-	८००।-	७००।-	५००।-
	(ई) १० लाख भन्दा बढि १५ लाख सम्म ऋण अंकमा (रु.)	१५००।-	१२००।-	१०००।-	८००।-

सि. न	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न. पा. क्षेत्र को दस्तुर	उप म.न.पा. क्षेत्रको दस्तुर	न.पा. क्षेत्रको दस्तुर	गा.पा. क्षेत्रको दस्तुर
	(उ) १५ लाख भन्दा बढि २० लाख सम्म ऋण अंकमा (रु.)	२५००।-	२०००।-	१५००।-	१२००।-
	(ऊ) २० लाख भन्दा बढि २५ लाख सम्म ऋण अंकमा (रु.)	३५००।-	३०००।-	२२००।-	१५००।-
	(ए) २५ लाख भन्दा बढि जतिसुकै ऋण अंकमा (रु.)	५०००।-	४०००।-	३०००।-	२०००।-
	(ऐ) ऋण अङ्क नखुलेकोमा (रु.)	५०००।-	४०००।-	३०००।-	२०००।-

(३) विविधः

क्र.स.	व्यवस्था
१.	मधेश प्रदेशभिन्न पारित हुने लिखतमा सि.नं. (१) को उप सि.नं. १. २. र ३. मा उल्लेख गरिएको रजिष्ट्रेशन लिखतको थैली अंकको शून्य दशमलव पाँच प्रतिशत शुल्क मुख्य मन्त्री स्वच्छता अभियान कार्यक्रमका लागि प्रदेश सञ्चित कोषमा जम्मा गरिनेछ ।
२.	अधिकारनामा र शेषपछिको बकसपत्र लिखत बाहेक अन्य सबै प्रकारको लिखतमा थैली अंक अनिवार्य खुलाउनु पर्नेछ ।
३.	जलविद्युत उद्योग तथा विद्युत प्रसारण एवं वितरण, व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गर्ने सनपाट खेती, उखू खेती, तेलहन खेती, दलहन खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपंक्षीपालन, अलैंची खेती, जडिबुटी खेती एवं फलफूल उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचास प्रतिशत

क्र.स.	व्यवस्था
	छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
४.	सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरू मिली जग्गाको चक्का बन्दी खेती गर्ने उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित भएमा सो मा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचास प्रतिशत छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
५.	सूती, गुट्खा, पानपराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगले उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचास प्रतिशत

क्र.स.	व्यवस्था
	छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाईएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
६.	(क) कृषि ऋण, बीमा संस्थान, बीमा समितिबाट स्वीकृति प्राप्त बीमा कम्पनीहरु, विश्वविद्यालय, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना बहालवाला कर्मचारीहरुलाई सेवा सर्तबमोजिम दिने ऋण सुविधा उपलब्ध गराउँदा लिने धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क छुट हुनेछ । तर सेवा शुल्क बापत एक हजार रुपैयाँ लाग्नेछ । (ख) कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषले नियमित बचत जम्मा गर्ने आफ्ना

क्र.स.	व्यवस्था
	सञ्चयकर्ताहरूलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क छुट हुनेछ र नेपाल राष्ट्र बैंक बाट ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत नेपाल सरकार तथा प्रदेश सरकारका निजामति कर्मचारीहरूले ऋण लिदाँ धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क छुट हुनेछ । तर सेवा शुल्क रु. ५००।- लाग्नेछ ।
७.	(क) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भै संचालनमा रहेका सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यहरू बीच ऋण लगानी प्रवाह गर्दा दस लाख रुपैयाँ सम्मको थैली अंकमा रोक्का दस्तुर बाहेक सेवा शुल्क छुट हुनेछ । सो भन्दा माथिको थैली अंकमा खण्ड (२) सेवा शुल्क महलको सि.नं. २ बमोजिमको वित्तीय धितो बमोजिमको सेवा शुल्क लाग्ने छ । (ख) बैंकिङ तथा वित्तीय व्यवसाय र विमा व्यवसाय

क्र.स.	व्यवस्था
	गर्ने एकै प्रकृतिका निकायहरू एक आपसमा गाभिन चाहेमा गाभिने संस्थाहरूले सो प्रयोजनका लागि घरजग्गाको स्वामित्व एकत्रित गर्दा देहाय बमोजिमको दस्तुर लाग्नेछ । (अ) सहकारी संस्था रु.५,०००।- (आ) बचत तथा ऋण सहकारी रु.१०,०००।- (इ) वित्तीय संस्था रु.१५,०००।- (ई) बैकिङ्ग र विमा कम्पनी रु.२०,०००।-
८.	जनआन्दोलन, मधेश आन्दोलन तथा जनयुद्धमा सहादत प्राप्त गरेका शहिदका अश्रित पति, पत्नि, छोरा र छोरी तथा माता-पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारीत हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुट हुनेछ ।
९.	अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका जाती भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा अधिकारिक प्रमाणको आधारमा तिनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐन बमोजिम असुल गरिने घर जग्गा रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट

क्र.स.	व्यवस्था
	हुनेछ ।
१०.	(क) महिला, सत्तरी वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लगाइएको रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ । तर एकल महिलाको हकमा भने पैतिस प्रतिशत छुट हुनेछ । (ख) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो संगोलनामाको लिखतमा रु.५००।- मात्र रजिष्ट्रेशन शुल्क लाग्नेछ । (ग) दश करोड भन्दा बढी स्थिर पुँजी भएको उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा २५% छुट दिइनेछ

क्र.स.	व्यवस्था
	तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा भूमी सुधार तथा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ ।
११.	भूमिहिन मूक्त हलिया तथा कमैया परिवारले सहूलियत ऋण र अनुदान प्राप्त गरी खरीद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर पूर्ण रूपमा छुट हुनेछ ।
१२.	बैंक, वित्तिय एवं सहकारी संघ वा संस्था र अदालतबाट भई आएको मिलापत्र अनुसार दाखिला खारेज गर्नुपर्दा सेवा दस्तुर असुल गर्ने प्रयोजनको लागि मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनको लागि तोकेको न्यूनतम मूल्य र मिलापत्र वा बैंक, वित्तिय एवं सहकारी संघ संस्थाको पत्रमा उल्लेख भएको मूल्य मध्ये जुन बढी हुन्छ सोहीलाई कायम गर्नु पर्नेछ ।
१३.	रजिष्ट्रेशन वापत भूमी सुधार तथा मालपोत कार्यालयले

क्र.स.	व्यवस्था
	सम्बन्धित स्थानीय तहमा पठाउने कूल रकमको ७ प्रतिशत रकम सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयहरूको संस्थागत सुदृढीकरण, भवन निर्माण, मर्मत, श्रेस्ता व्यवस्थापन तथा दैनिक कार्य संचालनमा खर्च गर्ने गरी भूमी सुधार तथा मालपोत कार्यालयहरूमा उपलब्ध गराउनु पर्ने रकम सम्बन्धित कार्यालयले कट्टा गरी राख्नु पर्नेछ। देहाय बमोजिमको रकम कट्टा गरी बाँकी रकम बेटी पढाउ बेटी बचाउ अभियानका लागि प्रदेश सञ्चित कोषमा दाखिल गर्नुपर्नेछ:- (क) भूमिसुधार तथा मालपोत कार्यालय धनुषा र पर्सा रु.१५,००,०००।- (ख) भूमिसुधार तथा मालपोत कार्यालय बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सप्तरी रु.१२,००,०००।- (ग) अन्य मालपोत कार्यालय रु.१०,००,०००।-
१४.	मधेश प्रदेश सरकारले चाहेमा धार्मिक तथा सामाजिक हितका निमित्त स्थापित मधेश प्रदेशमा कार्यक्रम

क्र.स.	व्यवस्था
	संचालन गर्ने गरी दर्ता भएका संघसंस्था वा निकायले आफ्नो नाममा निःशुल्क रुपमा प्राप्त गर्ने जग्गाको लिखत पारित गर्दा ५० प्रतिशत रजिष्ट्रेशन दस्तुर छुट दिन सक्नेछ ।
१५.	सहकारी ऐनको दफा ५ अन्तर्गत दर्ता भएका सहकारी संस्थाहरूले संस्थाको प्रयोजनको लागि मात्र ३ कठ्ठासम्म जग्गा र भवन खरीद गर्दा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा लाग्ने रजिष्ट्रेशन शुल्क पूर्ण रुपमा छुट हुनेछ, तर ३ कठ्ठा भन्दा बढी जग्गाको हकमा प्रचलित दर अनुसार असुल उपर गरिनेछ। त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेशन शुल्क छुट सुविधामा खरीद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा बाहेक विक्रि गरेमा पहिले छुट दिएको रजिष्ट्रेशन शुल्क असूल उपर गरिनेछ ।
१६.	विविधको क्रमसंख्या ८, ९, १० र ११ बमोजिम छुट दिँदा एकै व्यक्तिलाई एकभन्दा बढी आधारमा छुट

क्र.स.	व्यवस्था
	पाउने भएमा सबैभन्दा बढी कुनै एकमात्र छुट दिइने छ ।
१७.	एउटै कारोवारबाट १० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरीद विक्री गर्दा क्रेताले बैंक तथा वित्तीय संस्थाबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) भनी छाप लागेको चेकको फोटोकपी पेश गरेपछि वा विक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरेपछि मात्र भूमी सुधार तथा मालपोत कार्यालयले लिखत पारित गर्नेछ ।
१८.	पति पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिला सरह रजिष्ट्रेशन दस्तुर छुट दिइनेछ ।
१९.	तीनपुस्ता भित्र छोरी वा नातिनीहरूमा संयुक्त नामसारी भई दर्ताफारी गर्दा सि.नं. (१) को घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्कको क्रमसंख्या २. को (क) मा उल्लिखित छोडपत्रको दररेटको आधा शुल्क लाग्नेछ ।

क्र.स.	व्यवस्था
२०.	नेपाल सरकारबाट मधेश प्रदेश सरकार वा अन्तर्गतका निकाय तथा मधेश प्रदेश सरकार अन्तर्गत कुनै एक निकायको नाममा रहेको जग्गा मधेश प्रदेश सरकारको अर्को कुनै निकायको नाममा रजिष्ट्रेशन वा दाखिल खारेज गर्नु पर्दा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन ।
२१.	नेपाल सरकारको स्वामित्वमा रहेको कुनै पनि जग्गा तथा कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा नेपाल सरकार वा अन्तर्गतको निकायलाई, मधेश प्रदेश सरकार वा सरकारको कुनै निकायलाई र स्थानीय सरकारलाई निःशुल्क रूपमा प्राप्त भएमा नेपाल सरकार, मधेश प्रदेश सरकार वा स्थानीय सरकारको कुनै पनि निकायले खरीद गरी लिएमा वा निःशुल्क प्राप्त भएमा सोमा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन ।
२२.	वैदेशिक रोजगारीबाट बैकिङ्ग प्रणाली मार्फत रेमिट्यान्स प्राप्त भएको बैंकको प्रमाणित कागजातको

क्र.स.	व्यवस्था
	आधारमा त्यस्तो रेमिटयान्सबाट खरीद हुने जग्गाको लिखतमा पच्चीस प्रतिशत रजिष्ट्रेशन शुल्क छुट दिइनेछ । तर एकासगोलको परिवारको नाममा खरीद हुने बाहेक अन्य जग्गाको लिखतको हकमा यो प्रावधान लागु हुनेछैन ।
२३.	भूमी सुधार तथा मालपोत कार्यालयले संकलित रजिष्ट्रेशन शुल्क वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयको ख-६ खातामा जम्मा गरी प्रत्येक महिना समाप्त भएपछि संकलित रकमको ४० प्रतिशत प्रदेश संचित कोषमा र ६० प्रतिशत स्थानीय संचित कोषमा जम्मा गरिनेछ। सेवा शुल्क र रोक्का दस्तुर प्रदेश संचित कोषमा जम्मा गर्नु पर्नेछ ।
२४.	मोही बाँडफाँड भई आधा आधा भएमा कुनै राजश्व लाग्ने छैन । जग्गाधनी वा मोहीले मिलापत्रबाट पुरै जग्गा एकल नाममा दर्ता गर्दा आधा जग्गाको राजिनामा सरह राजश्व लाग्नेछ । जग्गा घटिबढि गरी दर्ता हुन आएमा सोही अनुपातमा राजिनामा सरह राजश्व दस्तुर लाग्नेछ । तिन पुस्ता भित्र मोही लगत

क्र.स.	व्यवस्था
	कट्टा गरेमा राजश्व दस्तुर लाग्ने छैन ।
२५.	न्यूनतम मूल्याङ्कन पुस्तिका अनुसार जग्गाको मूल्याङ्कित रकम वा बैंक तथा वित्तीय संस्था र अन्य लिखतमा उल्लेखित रकम तथा मोही वा जग्गा धनीले मिलापत्र गर्दा लिए/दिएको रकम मध्ये जुन बढी हुन्छ त्यो बराबरको रकममा राजश्व लाग्नेछ ।
२६.	एक पटक कारोबार भएको थैलीअङ्क भन्दा कम मूल्याङ्कन कायम गरी लिखत पारित गर्न पाइनेछैन । तर बाढी भुक्षय आदि जस्ता प्राकृतिक कारणले गर्दा जग्गाको मुल्य कम हुन गएमा सोको प्रमाणको आधारमा जग्गाको लिखत पारित गर्न बाधा पर्ने छैन ।

अनुसूची-२

(दफा ३ को उपदफा (२) सँग सम्बन्धित)

(१) सवारी साधन कर

१. निजी सवारी र पर्यटक सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-	
सवारीको किसिम	
(क) कार, जिप, भ्यान, माइक्रो बस	वार्षिक करको दर
(अ) १००० सी.सी सम्म	रु. २२,०००।-
(आ) १००१ देखि १५०० सी.सी सम्म	रु. २५,०००।-
(इ) १५०१ सी.सी. देखि २००० सी.सी. सम्म	रु. २७,०००।-
(ई) २००१ सी.सी. देखि २५०० सी.सी. सम्म	रु. ३७,०००।-
(उ) २५०१ सी.सी. देखि २९०० सी.सी. सम्म	रु. ५०,०००।-

(ऊ) २९०१ सी.सी. देखि माथि सबै	रु. ६०,०००।-
-------------------------------	--------------

(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीटिपर	
(अ) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	रु.४०,०००।-
(आ) मिनीटिपर	रु.३०,०००।-
(ग) अटो रिक्सा, श्री हिलर, टेम्पो, ट्रैक्टर र पावर टिलर	
(अ) अटो रिक्सा, श्री हिलर र टेम्पो	रु.४,०००।-
(आ) ट्रैक्टर	रु.५५००।-
(इ) पावर टिलर	रु.४५००।-
(ई) मिनिट्रक/मिनिबस	रु.२७,०००।-
(उ) ट्रक/बस/ट्याङ्कर	रु.३५,०००।-

(घ) मोटर साइकल	
(अ) १२५ सी.सी. सम्मको	रु.३०००।-
(आ) १२६ देखि १६० सी.सी. सम्म	रु.५०००।-
(इ) १६१ देखि २५० सि.सि. सम्म	रु.६५००।-
(ई) २५१ देखि ४०० सी.सी. सम्म	रु.११,०००।-
(उ) ४०१ सी.सी. र सो देखि माथि	रु.२०,०००।-
२. सार्वजनिक सवारीमा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः	
सवारीको किसिम	
(क) कार, जीप, भ्यान, माइक्रोबस	वार्षिक करको दर
(अ) १००० सी.सी सम्म	रु.११०००।-
(आ) १००१ देखि १५०० सी.सी सम्म	रु.१२५००।-
(इ) १५०१ सी.सी. देखि २००० सी.सी. सम्म	रु.१३,५००।-

(ई) २००१ सी.सी. देखि २५०० सी.सी. सम्म	रु.१४,५००।-
(उ) २५०१ सी.सी. देखि २९०० सी.सी. सम्म	रु.१६,५००।-
(ऊ) २९०१ सी.सी. देखि माथि सबै	रु.२०,०००।-
(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण	रु.२१,०००।-
(ग) अटो रिक्सा, श्री हिलर टेम्पो	रु.४,०००।-
(घ) ट्रैक्टर	रु.५,५००।-
(ङ) पावर टिलर	रु.४,०००।-
(च) मिनीट्रक, मिनीबस	रु.१५,५००।-
(छ) मिनी ट्रिपर	रु.१५,०००।-
(ज) ट्रक/बस/ट्याङ्कर/ग्यास बुलेट	रु.२०,०००।-

३. निजी विद्युतीय सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ:-	
(क) मोटरसाइकल/स्कुटर/मोपेड	
(अ) ३५० वाट देखि १००० वाट सम्म	रु.२०००।-
(आ) १००० वाट भन्दा माथि १५०० वाट सम्म	रु.२५००।-
(इ) १५०० वाट भन्दा माथि	रु.३०००।-
(ख) कार/जीप/भ्यान/माइक्रो बस र बस	
(अ) १० किलोवाट भन्दा माथि ५० किलोवाट सम्म	रु.५०००।-
(आ) ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म	रु.१५०००।-
(इ) १२५ किलोवाट भन्दा माथि देखि २०० किलोवाट सम्म	रु.२००००।-

(उ) २०० किलो वाट भन्दा माथि	रु. ३००००।-
(ग) अटो रिक्सा/ इ-रिक्सा	रु. ३०००।-

स्पष्टीकरण: सार्वजनिक तथा भाडाका विधुतीय सवारीमा माथि उल्लिखित दर रेटमा ५० प्रतिशत छुट हुनेछ ।

(२) सवारी साधनमा लाग्ने दस्तुर

१. दर्ता दस्तुर :

क्र.स.	सवारीको वर्गीकरण	सवारीको किसिम	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	निजी	१५००।-
(ख)	मझौला सवारी		१,०००।-
(ग)	साना सवारी: (अ) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर		१,०००।-
	(आ) मोटर साइकल, स्कुटर		५००।-
(घ)	ठूला सवारी	सार्वजनिक	२५००।-
(ङ)	मझौला सवारी		१५००।-
(च)	साना सवारी		१५००।-

	(अ) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर		
	(आ) मोटरसाईकल, स्कुटर		५००।-

२. विदेशमा दर्ता भएका सवारी साधन चलाउन अनुमती -पत्र
दस्तुर:

क्र.स.	सवारीको वर्गीकरण	दस्तुर (रुपैयाँ)
(क)	ठूला सवारी र मझौला सवारी	३०००।-
(ख)	साना सवारी	२०००।-

३. सवारी दर्ता प्रमाण-पत्र (ब्लुबुक) नवीकरण दस्तुर:

क्र.स.	सवारीको वर्गीकरण	सवारीको किसिम	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	निजी	५००।-
(ख)	मझौला सवारी		४००।-
(ग)	साना सवारी: (अ) कार, जिप, भ्यान, पिकअप, टेम्पो,		४००।-

	पावर टिलर		
	(आ) मोटर साइकल, स्कुटर		३००।-
(घ)	ठूला सवारी		८००।-
(ङ)	मझौला सवारी		५००।-
(च)	साना सवारी (अ) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर	सार्वजनिक	३००।-
	(आ) मोटरसाईकल, स्कुटर		५००।-

४. सवारी साधनको नामसारी दस्तुर :

क्र.स.	सवारीको वर्गीकरण	सवारीको किसिम	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	निजी	१,०००।-
(ख)	मझौला सवारी		८००।-
(ग)	साना सवारी: (अ) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर		७००।-

क्र.स.	सवारीको वर्गीकरण	सवारीको किसिम	दस्तुर (रुपैयाँमा)
	(आ) मोटर साइकल, स्कुटर		५००।-
(घ)	ठूला सवारी	सार्वजनिक	२०००।-
(ङ)	मझौला सवारी		१५००।-
(च)	साना सवारी (अ) कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर		१०००।-
	(आ) मोटरसाईकल, स्कुटर		१०००।-
स्पष्टिकरण: सरकारी तथा सार्वजनिक संस्थानको सवारीको दस्तुर सार्वजनिक सरह लाग्नेछ।			

५. सवारी दर्ता प्रमाण-पत्रको प्रतिलिपी दस्तुर: जुनसुकै प्रकारको सवारी साधनहरूको दर्ता प्रमाण-पत्रको प्रतिलिपी लिँदा रु १०००।- दस्तुर लाग्नेछ ।

६. प्रदेश बाहिर सरुवा भै जाने सवारी साधन सरुवा सहमति
दस्तुरः

क्र.सं.	सवारीको वर्गीकरण		दस्तुर (रुपैयाँमा)
१.	ठूला सवारी		२०००।-
२.	मझौला सवारी		१०००।-
३.	साना सवारी	(क)कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर	८००।-
		(ख)मोटर साइकल, स्कुटर	५००।-

आधिकारिक विक्रेताको नाममा दर्ता भएका सवारी
साधनमा सरुवा सहमती दस्तुर लाग्ने छैन।

७. सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुरः

क्र.सं.	सवारीको वर्गीकरण		शुरु दस्तुर (रुपैयाँमा)
१.	ठूला सवारी		१५००।-
२.	मझौला सवारी		१०००।-
३.		(क)कार, जीप, भ्यान, पिकअप, टेम्पो,	८००।-

	साना	पावरटिलर	
	सवारी	(ख)मोटर साइकल, स्कुटर,मोपेड	५००।-

तर, फिल्डमा गइ सनाखत गराउँदा माथि लाग्ने दस्तुरको दोब्बर दस्तुर लाग्नेछ ।

सनाखतको म्याद दस्तुर दाखिला गरेको मितिले नब्बे दिनसम्म हुनेछ। नब्बे दिनपछि पेस भएमा पहिलो तीन महिनाको लागि एक हजार रुपैयाँ जरिवाना लाग्ने र सो अवधि पछि पेस गर्नेलाई हुई हजार रुपैयाँ जरिवाना लाग्नेछ। सनाखतको अवधि एक वर्षको लागि मान्य हुनेछ।

८. तोकिएको भारवहन क्षमताभन्दा अधिक भार राखि सवारी साधनबाट ढुवानी गरेमा रु.६०००।- जरिवाना लाग्नेछ ।

९. सवारी चालक अनुमति पत्रको दरखास्त दस्तुर: जुनसुकै प्रकारको सवारी चालक अनुमति पत्र बापत रु ५००।- दरखास्त दस्तुर लाग्नेछ ।

१०. सवारी चालक अनुमति पत्र नविकरण दस्तुर :-

क्र.स.	सवारीको वर्गीकरण	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	३०००।-
(ख)	मझौला सवारी	२५००।-
(ग)	(अ) साना सवारी (मोटरसाइकल स्कुटर बाहेकका साना सवारी)	२०००।-
	(आ) मोटरसाइकल स्कुटर	१५००।-

११. सवारी चालक अनुमति पत्रमा अरु सवारीको वर्ग थप गर्दा लाग्ने दस्तुर :-

क्र.स.	सवारीको वर्गीकरण	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	१०००।-
(ख)	मझौला सवारी र साना	५००।-

स्पष्टिकरण:

(अ) एउटै सवारी चालक अनुमती पत्रमा एक भन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका व्यक्तिका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको नविकरण दस्तुर लाग्नेछ।

(आ) नविकरण पाँच वर्षका लागि कायम रहनेछ ।

(इ) सवारी चालक अनुमतीपत्रको प्रतिलिपी दस्तुर
पाँचसय लाग्नेछ ।

१२. बाटो ईजाजत पत्र दस्तुर (नविकरण समेत)

क्र.स.	दुरी (कि.मी)	सवारी वर्गीकरण र दस्तुर (रुपैयाँमा)	
		ठुला र मझौला बस र मिनी बस आदि	ठुला र मझौला ट्रक, मिनीट्रक आदि
(क)	१ देखि ५० कि.मि. सम्म	८००।-	१०००।-
(ख)	५१ देखि १०० कि.मि. सम्म	१०००।-	१२००।
(ग)	१०१ देखि १५० कि.मि. सम्म	१२००।-	१४००।-
(घ)	१५१ देखि २०० कि.मि. सम्म	१४००।-	१७००।-
(ङ)	२०१ देखि २५० कि.मि. सम्म	१५००।-	१८००।-
(च)	२५१ देखि ३०० कि.मि.	१८००।-	२०००।-

	सम्म		
(छ)	३०१ देखि ३५० कि.मि. सम्म	२०००।-	२३००।-
(ज)	३५१ देखि ४०० कि.मि. सम्म	२१००।-	२४००।-
(झ)	४०१ देखि ४५० कि.मि. सम्म	२३००।-	२६००।-
(ञ)	४५१ देखि ५०० कि.मि. सम्म	२६००।-	२९००।-
(ट)	५०१ देखि ५५० कि.मि. सम्म	३२००।-	३३००।-
(ठ)	५५१ देखि ६०० कि.मि. सम्म	३३००।-	३४००।-
(ड)	६०१ देखि ६५० कि.मि. सम्म	३५००।-	३६००।-
(ढ)	६५१ देखि ७०० कि.मि. सम्म	३८००।-	३९००।-
(ण)	७०१ कि.मि. भन्दा माथि	४२००।-	४३००।-

१३. बाटो ईजाजत पत्र दस्तुर (नविकरण समेत)

(पाँच सिट भन्दा बढी चौध सिटसम्म क्षमता भएका सार्वजनिक सवारीको लागि)

क्र.स.	दुरी (कि.मी)	दस्तुर (रुपैयाँमा)
(क)	१ देखि ५० कि.मि. सम्म	६००।-
(ख)	५१ देखि १०० कि.मि. सम्म	८००।-
(ग)	१०१ देखि १५० कि.मि. सम्म	१०००।-
(घ)	१५१ देखि २५० कि.मि. सम्म	१२००।-
(ङ)	२५१ देखि ३०० कि.मि. सम्म	१५००।-

१४. बाटो ईजाजत पत्र दस्तुर (नविकरण समेत) :

(तोकिएको निश्चित बाटो (रुट) वा क्षेत्रभित्र सञ्चालनार्थ लाग्ने बाटोको लागि)

क्र.स.	सवारीको वर्गिकरण	दस्तुर (रुपैयाँमा)
(क)	१४ सिट वा सो भन्दा मुनिका (मिटर वाला बाहेक) हलुका सार्वजनिक सवारी र एक टनसम्म क्षमता भएको ट्रयाक्टर, पावरटिलर)	५००।-

(ख)	मिटर भएको ट्याक्सी	५००।-
(ग)	मिटर भएको टेम्पो	४००।-

स्पष्टिकरण:

- (अ) पटके बाटो ईजाजत दस्तुर प्रति पचास कि.मि. को लागि दस्तुर रु. १५०।-
- (आ) नेपालमा कायम भएका बाटोहरुमा सञ्चालन गर्ने ठुला तथा मझौला पर्यटक सवारीहरु, संस्थानका सवारीहरु र सार्वजनिक ट्रकहरुको राष्ट्रव्यापी बाटो ईजाजत (National Permit) दस्तुर रु. १०,०००।-
- (इ) तोकिएको बाटो (रुट) मा अधिकर प्राप्त अधिकारीले सार्वजनिक सवारीहरुलाई प्रतिस्पर्धा गराई बाटो इजाजत पत्र प्रदान गरेकोमा माथि उल्लेखित दस्तुरमा नघट्ने गरी दस्तुर निर्धारण गर्न सकिनेछ ।
- (ई) बाटो ईजाजत पत्र प्रतिलिपी दस्तुर रु. ५००।-
- (उ) बाटो इजाजत पत्रको म्याद ६ महिना सम्म बहाल रहनेछ

१५. जाँचपास दस्तुर :

क्र.स.	सवारीको वर्गीकरण	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	५००।-
(ख)	मझौला सवारी	३००।-

स्पष्टिकरण: शैक्षिक संस्थाको सवारी तथा एम्बुलेन्स समेतको अनिवार्य जाँचपास गर्नु पर्नेछ।

१६. प्रदुषण जाँच दस्तुर :

क्र.स.	सवारीको वर्गीकरण	सवारीको किसिम	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी । मझौला सवारी साधन	निजी	५००।-
(ख)	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावर टिलर आदि)		२००।-
(ग)	ठूला सवारी । मझौला सवारी साधन	सार्वजनिक	३००।-
(घ)	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावर		२००।-

	टिलर आदि)		
--	-----------	--	--

स्पष्टिकरण: (अ) निजी सवारी साधनको हकमा एक वर्ष र
सार्वजनिक सवारी साधनको हकमा ६
महिना बहाल अवधि रहनेछ ।

(आ) शैक्षिक संस्थाको सवारी तथा एम्बुलेन्स
समेतको अनिवार्य जाँचपास गर्नु पर्नेछ ।

१७. यातायात कम्पनी र फर्म (ढुवानी र यात्रु सेवा) पञ्जीकृत

दस्तुर :

क्र.स.	पूँजी	दस्तुर (रुपैयाँमा)
(क)	रु. १५ लाख भन्दा कमको लागि	१५००।-
(ख)	रु. १५ लाख भन्दा बढी रु ५० लाख भन्दा कमको लागि	३०००।-
(ग)	रु. ५० लाख भन्दा बढी जतिसुकै भएपनि	४५००।-

१८. सेवा पञ्जिकृत भएका कम्पनी र फर्ममा समावेश हुने सवारी साधनलाई लाग्ने दस्तुर:

क्र.स.	सवारीको वर्गीकरण	दस्तुर (रुपैयाँमा)
(क)	ठूला सवारी	१०००।-
(ख)	मझौला सवारी	८००।-
(ग)	साना सवारी	५००।-

स्पष्टिकरण: कम्पनी पञ्जीकरण पश्चात उक्त कम्पनीबाट संचालन हुने प्रत्येक सवारी वापत दस्तुर लाग्नेछ।

१९. यातायात सेवा सञ्चालन गर्ने अनुमति पत्रको नविकरण दस्तुर :

क्र.स.	पूँजी	दस्तुर (रुपैयाँमा)
(क)	रु. १५ लाख भन्दा कमको लागि	१०००।-
(ख)	रु १५ लाख भन्दा बढी रु ५० लाख भन्दा कमको लागि	३०००।-
(ग)	रु ५० लाख भन्दा बढी जतिसुकै भएपनि	५०००।-

स्पष्टिकरण: कम्पनी पञ्जीकरण पश्चात उक्त कम्पनीबाट संचालन हुने प्रत्येक सवारीलाई पञ्जीकृत यातायात कम्पनीबाट सञ्चालन हुने सवारीलाई दर्ता गर्दा लाग्ने दस्तुर सरह नविकरण दस्तुर लाग्नेछ।

२०. प्रशिक्षण केन्द्र, कारखाना, वर्कशप सञ्चालन अनुमति दस्तुर:

क्र.स.	पूँजी	दस्तुर (रुपैयाँमा)
(क)	रु. १० लाख भन्दा कमको लागि	२०००।-
(ख)	रु १० लाख भन्दा बढी रु २५ लाख सम्मको लागि	५०००।-
(ग)	रु २५ लाख भन्दा बढी पचास लाख सम्मको लागि	८०००।-
(घ)	रु. ५० लाख भन्दा माथि जतिसुकै भए पनि	१००००।-

२१. सवारी साधन विक्री शोरुम र रिकन्डिशन हाउस सञ्चालित अनुमतिपत्र दस्तुर र नवीकरण दस्तुर:

क्र.स.	पूँजी	अनुमतिपत्र दस्तुर (रुपैयाँमा)	नविकरण दस्तुर (रुपैयाँ)
--------	-------	-------------------------------------	-------------------------------

			मा)
(क)	रु. ३ करोडसम्म (साना उद्योग)	७०००।-	३५००।-
(ख)	रु ३ करोड देखि १० करोडसम्म (मझौला उद्योग)	१००००।-	५०००।-
(ग)	रु १० करोडदेखि माथि (ठूला उद्योग)	३००००।-	१५०००।-

२२. विद्युतीय सूचना प्रणाली राईड सेयरिङ्ग सेवा दिने संस्था
दर्ता तथा नविकरण शुल्क:

क्र.स.	सेवाको लागि प्रयोग गर्ने सवारी साधनको किसिम	दर्ता/अनुमति शुल्क	नविकरण शुल्क (प्रतिवर्ष)
(क)	दुई साइग्रे मात्र	रु.२५,०००।-	रु. १२,५००। -
(ख)	चार पाइग्रे मात्र	रु. ५०,०००।-	रु. २५,०००। -
(ग)	दुई पाइग्रे र चार	रु.	रु.

	पाङ्ग्रे दुवै	७०,०००।-	३५,०००। -
--	---------------	----------	--------------

(३) विविध

क्र.स.	व्यवस्था
१.	देहायमा उल्लेख भएका सवारी साधनहरूलाई सार्वजनिक दर्ता भएका सवारी साधनमा लाग्ने सरह कर लाग्ने छ :- (क) नेपाल सरकारको, नाममा दर्ता भएका, (ख) मधेश प्रदेश सरकारको नाममा दर्ता भएका, (ग) स्थानीय तह र जिल्ला समन्वय समितिको नाउँमा दर्ता भएका । (घ) सार्वजनिक संस्थानको नाममा दर्ता भएका,
२.	सुरु पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ । व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन । तर त्यस्तो सवारी साधन सञ्चालन नभएको हुनु पर्नेछ । तर यस्तो सुविधा कार्यालयको प्राविधिकले प्राविधिक परीक्षण प्रतिवेदनको आधारमा हुनेछ ।

क्र.स.	व्यवस्था
३.	सवारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट सो सवारी साधन चलाउन नपाएको भनी मधेश प्रदेश सरकारले ठहर्याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर लाग्ने छैन ।
४.	मधेश प्रदेशमा दर्ता भई उत्पादनका मितिले पन्ध्र वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा चौध वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप गरी सवारी साधन कर लाग्नेछ । तर यस्तो थप गरिएको रकम सवारी साधनको लागि तोकिएको कर रकमभन्दा बढी हुने छैन ।
५.	सामुदायिक विद्यालयले आफ्नो नाममा रहेको विद्यार्थी ओसार्न प्रयोग गर्ने बस, मिनीबस तथा माईक्रोबसमा लाग्ने सवारी साधन करमा पचास प्रतिशत छुट हुनेछ ।
६.	जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी

क्र.स.	व्यवस्था
	साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा पाँच वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ । यसरी अग्रिम रूपमा पाँच वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण गराएमा लाग्ने सवारी साधन करमा दस प्रतिशत छुट हुनेछ ।
७.	सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन ।
८.	दफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन ।
९.	दश लाख रुपैयाँभन्दा बढीको सवारी साधन खरिद गर्दा सम्बन्धित सवारी साधन क्रेताले बैकिङ प्रणाली बाट बिक्रेताको खातामा रकम जम्मा गरि वा एकाउन्ट पेयी चेकबाट मात्र बिक्रेतालाई रकम भुक्तानी गर्नु पर्नेछ ।

क्र.स.	व्यवस्था
१०.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाईएका १५० सी.सी. सम्मका स्कूटरमा सवारी साधन कर लाग्ने छैन ।
११.	मधेश प्रदेशमा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई नेपालमा नै बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर वापत पचास हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर वापत हुन आउने रकममध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ । तर यस्तो छुट सुविधा दश वर्ष भन्दा पुराना ट्रकहरूलाई दिइने छैन ।
१२.	सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने गरी दर्ता भएका प्रा.लि. कम्पनीहरूले संचालन गर्ने सार्वजनिक बसहरूले तिर्ने सवारी साधन करमा पच्चीस प्रतिशत छुट दिइनेछ ।

क्र.स.	व्यवस्था
१३.	ढुवानी कार्य संचालन गर्ने गरी दर्ता भएका प्रा.लि. कम्पनीहरूले सञ्चालन गर्ने १० टन भन्दा माथिका बन्द कन्टेनर र ठूला ट्रकहरूले तिर्ने सवारी साधन करमा बीस प्रतिशत छुट दिईनेछ ।
१४.	नेपाल सरकार, मधेश प्रदेश सरकार र स्थानीय सरकारले जफत गरी लिलाम विक्री गरेको सवारी साधनमा सो मितिभन्दा अगाडिको अवधिको यस्तो कर लाग्ने छैन ।
१५.	प्रचलित कानून बमोजिम संचालन गर्न मिल्ने १० वर्ष भन्दा बढी चलेका लिलाम प्रक्रियाबाट दर्ता हुन आएका लिलामी सवारी साधनलाई न्युनतम लिलाम मुल्यको थप १५ प्रतिशत दर्ता शुल्क लिई मात्र दर्ता गर्नु पर्नेछ ।

अनुसूची-३
(दफा ४ सँग सम्बन्धित)
मनोरञ्जन कर

सि.नं.	विवरण		मनोरञ्जन करको दर		
१.	चलचित्र प्रदर्शन गर्दा दर्शकहरुको प्रवेश शुल्कमा		प्रदेश सरकारले तोके बमोजिम		
२.	क्यासिनो, जिम खाना, साउना तथा स्पा, मसाज, साँस्कृतिक प्रदर्शन, दोहोरी साँझ, डान्सवार, कन्सर्ट, नाटकघर, भिडियोघर, थियटर, पार्क आदि		प्रदेश सरकारले तोके बमोजिम		
३.	विवरण	कार्यक्रमको अवधि	स्थानीय तह अनुसार करको दर (रुपैयाँमा)		
			महानगर/ उपमहानगर	नगरपालिका	गाउँपालिका
	मेला (सर्कस, खेल)	१ दिनको	३०००।-	२०००।-	१०००।-

	समावेश मेला, जादु, चटके	२ देखि ७ दिनसम्म	१५०००। -	१००० ० । -	५०।-
		८ देखि १५ दिनसम्म	२००००। -	१५०० ० । -	१०-
		१६ देखि ३० दिनसम्म	३००००। -	२००० ० । -	१५-
		३० दिन भन्दा बढी	६०००० ।-	५००० ० । -	४०-

अनुसूची-४
(दफा ६ सँग सम्बन्धित)

पर्यटन शुल्क

दर्ता तथा नवीकरण शुल्क

१. पर्यटकस्तरको होटल, पर्यटक आवास, लज, रेष्टुराँ तथा
रिसोर्ट, पब तथा बार दर्ता तथा नवीकरण शुल्क:

सि. नं.	होटल को किसिम	दर्ता शुल्क रु.	नवीकरण शुल्क रु.			कैफि यत	
			म्याद भित्र	म्याद नाघेको			
				तीन महिना सम्म थप	छ महिना सम्म थप		एक वर्ष सम्म थप
क.	साधारण होटल	२०००।-	२०००।-	२५%	५०%	१००%	
ख.	पर्यटक आवास (साधारण)	१०,०००।-	१०,०००।-	२५%	५०%	१००%	
ग.	पर्यटक आवास (डिलक्स)	४०,०००।-	४०,०००।-	२५%	५०%	१००%	

घ.	लज, रेष्टुराँ तथा रिसोर्ट, पव तथा बार	५,०००।-	५,०००।-	२५%	५०%	१००%	
ङ.	डान्सबार, मोटल, कफिसप, साउना, ज्याकुजी सेन्टर, जीमक्लब, स्वीमिङ्ग पुल, हेल्थ क्लब, ब्युटी पार्लर, नाइट क्लब	५०००।-	५०००।-	२५%	५०%	१००%	

२. एजेन्सीको दर्ता (इजाजत) शुल्क तथा नवीकरण शुल्क:

सि. नं.	एजेन्सीको किसिम	इजाजत शुल्क रु.	नवीकरण शुल्क रु.				कैफि यत
				तीन महिना सम्म थप	छ महिना सम्म थप	एक वर्ष सम्म थप	
क.	साहसिक पर्यटन तथा जलयात्रा एजेन्सी	२५०००।-	२५०००।-	२५%	५०%	१००%	
ख.	ट्रेकिङ्ग एजेन्सी	२५,०००।-	२५,०००।-	२५%	५०%	१००%	

ग.	ट्रवल एजेन्सी	₹५,०००।-	₹५,०००।-	२५%	५०%	१००%	
घ.	पर्यटक यातायत	₹५,०००।-	₹५,०००।-	२५%	५०%	१००%	

अनुसूची-५

(दफा ७ सँग सम्बन्धित)

कृषि आयमा कर

१. वार्षिक दस लाख रुपैयाँसम्मको आयमा कर लाग्ने छैन।
२. त्यसपछिको दस लाख देखि बिस लाख रुपैयाँसम्मको आयमा एक प्रतिशतका दरले कर लाग्नेछ।
३. बिस लाख देखि पच्चास लाख रुपैयाँसम्मको आयमा एक दशम्लब पाँच प्रतिशतका दरले कर लाग्नेछ।
४. वार्षिक पच्चास लाख रुपैयाँ भन्दा माथि जतिसुकै आय भए पनि दुई प्रतिशतका दरले आयमा कर लाग्नेछ।
५. वार्षिक दस लाख रुपैयाँ भन्दा बढीको प्रारम्भिक कृषि उपजबाट आय आर्जन गर्नेले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित केन्द्रमा स्वयम् कर घोषणा गरी आय विवरण र सोमा लाग्ने सहित पेश गर्नु पर्नेछ। यसरी पेश हुन आएका विवरण तथा कर दाखिला सम्बन्धी विवरण सम्बन्धित केन्द्रले अर्को महिनाको मसान्तभित्र प्रदेश सरकार अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ।

अनुसूची-६
(दफा ८ सँग सम्बन्धित)
ढुंगा, गिट्टी, बालुवा, माटो दहत्तर बहत्तर शुल्क

सि.नं.	विवरण	इकाई	दर प्रति
१.	ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा विक्री एवम् घाटगद्दि (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति क्यूब मिटर	रु.१५० देखि रु.२०० सम्म
२.	माटो विक्री एवम् घाटगद्दि (स्वीकृत खानी क्षेत्र बाहेक)	प्रति क्यूब मिटर	रु. ७५ देखि रु. १२५ सम्म
३.	काठ दाउरा विक्री	विक्री मुल्य	१० %

अनुसूची-७

(दफा ८ को उपदफा (२) सँग सम्बन्धित)

नदीजन्य पदार्थ प्रशोधन गरी ढुंगा, गिट्टी, बालुवा, माटो, दहत्तर
बहत्तर उत्पादन गर्ने उद्योगमा लाग्ने शुल्क

क्र.सं.	विवरण	शुल्क
<u>नदीजन्य पदार्थ प्रशोधन उद्योग दर्ता शुल्क रु.</u>		
१.	क. ठूला उद्योग	१ लाख
	ख. मझौला उद्योग	७५ हजार
	ग. साना उद्योग	५० हजार
<u>नदीजन्य पदार्थ प्रशोधन उद्योग नविकरण शुल्क (वार्षिक)</u>		
२.	क. ठूला उद्योग	३० हजार
	ख. मझौला उद्योग	२० हजार
	ग. साना उद्योग	१० हजार

अनुसूची-८

(दफा ८ को उपदफा (३) सँग सम्बन्धित)

ढुंगा, गिट्टी, बालुवा, माटो, दहत्तर बहत्तरको नियमन सम्बन्धी

जरिवाना

क्र.सं.	कसुरको किसिम	जरिवाना रु.
१	नदीको बहाव वा पानी बगेको क्षेत्रमा प्रवेश वा उत्खनन् वा सङ्कलन गरेमा (प्रति मेशिन वा साधनको)	
	(क) मेशिन स्काभेटर व्याक हो लोडर	२५ हजार
	(ख) ट्रिपर वा ट्रक	१५ हजार
	(ग) मिनी ट्रक	१० हजार
	(घ) ट्याक्टर	५ हजार
२	बिना अनुमती मेशिनरी औजार प्रयोग गरी उत्खनन् गरेको पाइएमा	२५ हजार
३	तोकिएको भन्दा बढी गहिराइमा उत्खनन् गरेमा	३० हजार
४	तोकिएको भन्दा बढी संख्यामा मेशिन प्रयोग गरेमा (प्रति मेशिन)	२० हजार
५	बिहान ६ बजे अघि र बेलुका ७ बजे	क्र.स. १

	पश्चात उत्खनन् गरेमा	अनुसारकै जरिवाना
६	नदीको बहाव परिवर्तन गरी उत्खनन् गरेमा (प्रति मेशिन वा साधन)	२० हजार
७	निषेधित क्षेत्रमा साधन उत्खनन् वा संकलन गरेमा	३० हजार
८	राजमार्ग र मुख्य सडकको अधिकार क्षेत्रमा संकलन वा सञ्चय गरेमा	५० हजार
९	क्र.स. १ देखि ८ सम्मको कसुर पुनः दोहोर्‍याएमा	तोकिएको रकममा २५ प्रतिशत थप जरिवाना
१०	पानी, हिलो, धुलो वा गिट्टी चुहाउँदै, उडाउँदै वा झाडैं नदीजन्य स्रोतको ढुवानी गरेमा	३ हजार प्रतिपटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने
११	प्रत्येक पटकको ढुवानीमा राजश्व तिरेको निस्सा र चलान पूर्जी साथमा रहेको भेटिएमा (अप्रशोधित सामाग्री भेटिएमा)	३००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने

१२	प्रशोधित ढुङ्गा, गिटी, वालुवा, धुलोको हकमा प्रत्येक पटकको ढुवानी कार्यमा प्रशोधन उद्योगबाट जारी भएको छुट्टै भ्याट बिल तथा चलान पूर्जा साथमा रहेको नभेटिएमा	३००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने
१३	निजी जग्गाको अप्रशोधित सामग्रीको ढुवानीका हकमा स्थानीय तहले जारी गरेको उत्खनन अनुमतीपत्र, प्रत्येक पटकको चलान पूर्जा र राजश्व तिरेको निस्सा साथमा नभेटिएमा	५००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने
१४	प्रचलित कानूनले अनुमति दिएको वा क्षमता भन्दा बढी ढुवानी गरेमा	५००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने
१५	रुट तोकिएको भए तोकिदिएको बाहेक रुट, समय, गति संख्यामा ढुवानी गरेमा	५००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने

१६	जिल्ला अनुगमन समितिले मौज्जात प्रमाणित गर्दा खरिद विक्री परिमाणमा हिसाब मिलान नभएर कैफियत देखिएका सो बराबरको परिमाणमा जरिवाना	२१ रुपैयाँ ६६ पैसा प्रति घनफिट
१७	खानीजन्य पदार्थको ढुवानी गर्दा प्रत्येक पटकको ढुवानीमा खानी सञ्चालनक वा खानीजन्य उद्योगको चलान पूर्जी विना ढुवानी गरेमा वा तोकिएको रुटभन्दा अन्यत्रबाट उत्खनन् गरिएको पदार्थ ढुवानी गरेमा	५००० प्रति पटक, पटकेमा दोब्बर, तेब्बर हुँदै जाने
१८	नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योगले प्रचलित कानून वा मापदण्ड विपरित क्रशिङ्ग, वाशिङ्ग वा अन्य प्रशोधन कार्य गरेमा वा सो कार्य गर्ने उद्योग सञ्चालन गरेको पाइएमा (वार्षिक जरिवाना)	ठूला - ३० हजार मझौला - २० हजार साना - १० हजार
१९	कुनै नियकामा दर्ता नभई नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योग सञ्चालन गरेमा वार्षिक जरिवाना (सुरु	ठूला - ३० हजार मझौला -

	मिति देखि गणना हुने गरी हाल सम्म)	२० हजार साना - १० हजार
२०	कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेतापनि सम्बन्धित निकायबाट इजाजत नलिई नदीजन्य प्राकृतिक स्रोत साधन प्रशोधन उद्योग सञ्चालन गरेमा वार्षिक जरिवाना (सुरु मिति देखि गणना हुने गरी हाल सम्म)	ठूला - ३० हजार मझौला - २० हजार साना - १० हजार
२१	कम्पनी दर्ता गरी, इजाजत लिइ उद्योग सञ्चालन गरे तापनि सम्बन्धित निकायबाट इजाजत नविकरण नगरी उद्योग व्यवसाय सञ्चालन गरेमा वार्षिक जरिवाना (इजाजत नविकरण नभएको वर्ष देखि गणना हुने गरी)	ठूला - ३० हजार मझौला - २० हजार साना - १० हजार

अनुसूची-९

(दफा १० को उपदफा (२) सँग सम्बन्धित)

शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सञ्चालन

दर्ता तथा नविकरण शुल्क:

क्र.सं.	दर्ता तथा नविकरण	राजस्व दस्तुर कायम हुने समय अवधि	दस्तुर
१	शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र दर्ता तथा अनुमति	क. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको आर्थिक वर्ष भित्र दर्ता अनुमति माग निवेदन पेश भएमा	रु.५०००।-
		ख. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको आर्थिक वर्ष भन्दा पछिल्ला आर्थिक वर्षमा पेश हुन आएमा प्रति आर्थिक वर्षका लागि प्रत्येक आर्थिक वर्ष	रु.५०००।- र ढिला भएको आर्थिक वर्षको लागि प्रत्येक आर्थिक वर्ष जरिवाना रु.५०००।-

२	शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र नविकर ण	क. प्रत्येक वर्षको साउनदेखि असोज मसान्तभित्र नविकरण दरखास्त पेश भएमा	रु.५०००।-
		ख. असोज मसान्त भन्दा पछि सोही आर्थिक वर्ष भित्र दरखास्त पेश भए दोब्बर दस्तुर	रु. १००००।-
		ग. सो अवधि भन्दा पछि प्रतिवर्ष	रु.१५०००। -